



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

सूचना सार्वजनिक गर्ने निकायको नाम: नौमुरे बहुउद्देश्यीय आयोजना, अर्घाखाँची
सूचना सार्वजनिक गरेको अवधि: २०८० माघ देखि २०८० चैत्र सम्म

१. निकायको स्वरूप र प्रकृति

नौमुरे बहुउद्देश्यीय आयोजना नेपाल सरकार, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग अन्तर्गत रहेको जलाशयमा आधारित जलविद्युत, सिंचाई जस्ता क्षेत्रमा जलस्रोतको बहुउपयोग गर्ने तथा बाढी नियन्त्रण हुने एक बृहत बहुउद्देश्यीय आयोजना हो। यो आयोजना संग सम्बन्धित मुख्य-मुख्य संरचनाहरू लुम्बिनी प्रदेशको अर्घाखाँची, प्युठान तथा कपिलवस्तु जिल्लामा रहने गरी सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कार्यान्वयनको चरणमा रहेको छ। पश्चिम राप्ती नदीमा प्रस्तावित यस आयोजनाको लागि माडी र झिम्क नदीको दोभान भन्दा करिब २ किलोमिटर तल राप्ती नदीमा १६९ मिटर आग्लो बाँध बनाई जलाशयमा पानी संचय गरिनेछ। नौमुरे बहुउद्देश्यीय आयोजनाबाट कूल २८१ मेगावाट जलविद्युत उत्पादन हुनेछ। यस बहुउद्देश्यीय आयोजना अन्तर्गत ३ वटा जलविद्युत आयोजनाहरू प्रस्ताव गरिएको छ।

- नौमुरे जलविद्युत आयोजना (२१८.३ मे.वा.),
- लामाताल जलविद्युत आयोजना (८ मे.वा.) र
- सुराईनाका जलविद्युत आयोजना (५४.७ मे.वा.),

यस आयोजनाबाट दाङ, कपिलवस्तु र बाँके जिल्लाको ८३,८०२ हेक्टर खेतीयोग्य जमिनमा वर्षेभरि सिंचाइको लागि पानी उपलब्ध हुनेछ। यस आयोजनाको कार्यान्वयनले विद्युत उत्पादन, सिंचाइ सुविधा र बाढी नियन्त्रणका अलावा पर्या-पर्यटन तथा मत्स्य पालन क्षेत्रको विकासमा समेत ठूलो सहयोग पुर्याउने छ।

२. निकायको काम, कर्तव्य र अधिकार

आयोजनाको कार्यविवरण देहाय बमोजिम रहेको छ।

- पश्चिम राप्ती नदीमा बाँध बनाई जलाशय निर्माण गर्ने।
- लामाताल क्षेत्रमा रिरेगुलेटिड बाँध निर्माण गर्ने।
- नौमुरे, लामाताल, र सुराईनाका गरी तीन वटा जलविद्युत आयोजना निर्माण गर्ने।
- विद्युत प्रसारण लाइन निर्माण गर्ने।
- कपिलवस्तु जिल्लामा सिंचाइ सुविधा पुर्याउने।
- राप्ती नदीको तल्लो तटिय क्षेत्रमा बाढी नियन्त्रण गर्नुका साथै तल्लो तटिय क्षेत्रमा पर्ने दाङ र बाँके जिल्लाका सिंचाइ आयोजनाहरूको लागि वर्षेभरि प्रयास पानीको सुनिश्चितता गर्ने।
- आयोजना कार्यान्वयन पूर्व चरणका कार्यहरू सम्पन्न गर्ने।
- पहुँचमार्ग तथा पहुँचमार्ग अन्तरगतका पुलहरूको निर्माण कार्य गर्ने।
- आयोजनाको कार्यालय तथा क्याम्प निर्माण कार्य गर्ने।
- आयोजनाको लागि आवश्यक जग्गा अधिग्रहण गर्ने।
- आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि पुनर्स्थापना योजना तयार गर्ने।
- विस्थापितहरूको पहिचान, सम्भावित पुनर्स्थापना क्षेत्र तथा कार्ययोजना तयार गर्ने।
- वातावरणीय प्रभाव मुल्यांकन अनुसारको विस्तृत वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन गर्ने।



- विस्तृत पुनर्स्थापना र पुनर्वास योजना साथै आयोजनाबाट अपर्न सक्ने सकारात्मक तथा नकारात्मक असरहरुको अध्ययन गरि आयोजना अगाडि बढाउने ।
- जलाधार क्षेत्र संरक्षण सम्बन्धि विस्तृत अध्ययन गरी अवश्यकता अनुसारका संरक्षण कार्यक्रम संचालन गर्ने ।

३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

क) नौमुरे बहुउद्देश्यीय आयोजनाको जनशक्ति विवरण

क्र.सं	पद	श्रेणी	सेवा/समुह	दरवन्दी विवरण			कैफियत
				स्वीकृत	पदपूर्ती	रिक्त	
१	आयोजना प्रमुख	रा.प.प्र.	इन्जि/सिभिल/हा.पा.	१	१	-	
२	सि.डि.ई.	रा.प.द्वि.	इन्जि/सिभिल/हा.पा.	२	-	२	
३	सिभिल इन्जिनियर	रा.प.तृ.	इन्जि/सिभिल/हा.पा.	३	२	१	
४	इलेक्ट्रीकल इन्जिनियर	रा.प.तृ.	इन्जि/इले/ जन. इले	१	१	-	
५	जियोलोजिस्ट	रा.प.तृ.	इन्जि/जियोलोजी/जियो	१	-	१	
६	मेकानिकल इन्जिनियर	रा.प.तृ.	इन्जि/मेका/ जन. मेका	१	-	१	
७	वातावरण अधिकृत	रा.प.तृ.	विविध	१	-	१	
८	समाजसाखी	रा.प.तृ.	विविध	१	-	१	
९	ना.सु.	रा.प.अनं. प्र.	प्रशासन/सा.प्र.	१	-	१	
१०	लेखापाल	रा.प.अनं. प्र.	प्रशासन/लेखा	१	-	१	
११	सव-इन्जिनियर	रा.प.अनं. प्र.	इन्जि/सिभिल	१	-	१	
१२	सर्वेयर	रा.प.अनं. प्र.	इन्जि/सर्वे	१	-	१	
१३	कम्प्युटर अपरेटर	रा.प.अनं. प्र.	विविध	१	-	१	
१४	ह.स.चा.	श्रेणी विहिन		२	१	१	
१५	कार्यालय सहयोगी /पाले/स्वीपर	श्रेणी विहिन		४	३	१	
	जम्मा			२२	८	१४	



ख) कार्यविवरण

आयोजना प्रमुख (सु.ई.)

यस पदको पदाधिकारीले नेपाल सरकारको प्रचलित नीति, निर्देशन तथा नियमहरूको अधिनमा रही आयोजनाको दैनिक प्रशासनिक, प्राविधिक तथा आर्थिक कार्यहरूका साथै सम्बन्धित विभागका विभागीय प्रमुखको सामान्य निर्देशनमा रही निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनालाई पूर्ण रूपमा दिशा निदृष्ट गर्ने ।
- आयोजना कार्यान्वयन गर्न मन्त्रालयहरू र योजना आयोग सँग समन्वय गर्ने ।
- आयोजनाबाट देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक प्रभावको मूल्यांकन गर्ने ।
- आयोजनाको डिजाईन, लेआउट, सिमूलेसन, इकोनोमिक र फाईनान्सियल विश्लेषण आदि कार्यहरू गर्ने गराउने ।
- आयोजनाको निर्धारित कार्यहरूको कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन तथा मूल्यांकन गर्ने गराउने ।
- आयोजना संचालन गर्न प्रशासनिक, आर्थिक एवं अन्य आवश्यक कार्यहरू गर्ने गराउने ।
- अधिनस्त कार्यको प्रगति प्रतिवेदन तयार गर्ने गराउने तथा सम्बन्धित निकायमा पठाउने ।
- आवश्यकता अनुसार सभा, गोष्ठी तथा सेमिनारमा भाग लिने ।
- अधिनस्त कर्मचारीहरूको काममा मार्गदर्शक बनि सुपरिवेक्षण, निर्देशन र नियन्त्रण समेत गर्ने ।
- प्रत्यायोजित अधिकार बमोजिम अधिनस्त कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन तयार गर्ने र प्रोत्साही पुरस्कार वा सिफारिस सहित माथिल्लो निकायमा पेश गर्ने ।
- प्रत्यायोजित अधिकार बमोजिम टेन्डर आव्हान गर्ने र शर्त अनुसारको कार्य भए नभएको अनुगमन गर्ने, शर्तबमोजिम नभएमा कारवाहीको लागि राय सहित पेश गर्ने ।

सि.डि.ई.

यस पदको पदाधिकारीले आफूलाई तोकिएको आयोजना प्रमुखको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण आदि कार्यमा सुपरिवेक्षकलाई सहयोग गरि आयोजनाको नियमित कार्य संचालन गर्ने गरि निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजना प्रमुखलाई प्राविधिक सहयोग पुऱ्याउने ।
- Resettlement and Rehabilitation Plan (RRP) बनाउने क्रममा वातावरणका विभिन्न पक्षको अध्ययन अनुसन्धान गर्ने ।
- आयोजना संग सम्बन्धित विभिन्न कार्यको प्रतिवेदनहरू अध्ययन गरी राय सुझाव दिने ।
- आवश्यक बोलपत्र फाराम तयार गर्ने, कार्यक्रम, बजेट हेर्ने ।
- विभिन्न वर्ता, समन्वय, सहजिकरणको कार्यलाई सहयोग पुऱ्याउने ।
- योजना कार्यान्वयनको निमित्त आवश्यक पूर्वाधारहरूको अध्ययन गर्ने र कार्यान्वयन गर्ने ।
- आयोजनाको सर्भेक्षण अध्ययन कार्य तथा संचालन र कार्यान्वयन गर्न आवश्यक व्यवस्थाको लागि प्रयत्न गर्ने कार्यमा सहयोग पुऱ्याउने ।



- आयोजनाको डिजाईन, लेआउट, सिमूलेसन, इकोनोमिक र फाईनान्सियल विश्लेषण आदि कार्यहरू गर्ने गराउने ।
- अधिनस्त कार्यको प्रगति प्रतिवेदन तयार गरि सुपरिवेक्षक समक्ष पेश गर्ने ।
- अधिनस्त कर्मचारीहरूको काममा मार्गदर्शक बनि सुपरिवेक्षण, निर्देशन र नियन्त्रण समेत गर्ने ।
- यस पदलाई निर्दिष्ट अन्य कार्यहरू गर्ने ।

हाइड्रोपावर ईन्जिनियर

यस पदको पदाधिकारीले तोकिएको सि.डि.ई. को प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि सुपरिवेक्षकलाई सहयोग गर्न निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्ने ।
- आयोजनाको स्थलगत अवलोकन गरी त्यहां रहेका भौतिक संरचनाहरूको अवस्थाको निरिक्षण गर्ने ।
- आयोजनाको विशेषतः जलविद्युत परियोजनाको ड्याम साइट, पावर हाउस तथा अन्य संरचनाहरूको लागि आवश्यक ड्रइङ्ग, डिजाइन, इष्टिमेट तयार गर्ने ।
- स्वीकृत ड्रइङ्ग, डिजाईन र इष्टिमेट अनुसार प्राप्त हुने बजेटको आधारमा टेण्डर डकुमेन्ट तयार गर्ने ।
- टेण्डर मूल्यांकन गर्ने र सम्झौतापत्र तयार गर्ने ।
- आयोजना द्वारा कार्यान्वयन भएका क्रियाकलापहरूको सुपरिवेक्षण गर्न निरन्तर रूपमा स्थलगत भ्रमण गरी मूल्यांकन गर्ने र प्रतिवेदन पेश गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

इलेक्ट्रिकल ईन्जिनियर

- यस पदको पदाधिकारीले तोकिएको सि.डि.ई. को प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि सुपरिवेक्षकलाई सहयोग गर्न निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।
- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्ने ।
- आयोजनाको स्थलगत अवलोकन गरी त्यहां रहेका भौतिक संरचनाहरूको अवस्थाको निरिक्षण गर्ने ।
- आयोजनाको विशेषतः जलविद्युत परियोजनाको पावर हाउस, सव-स्टेसन, प्रसारण लाइन, तथा अन्य संरचनाहरूको लागि आवश्यक इलेक्ट्रिकल ड्रइङ्ग, डिजाइन, ले-आउट, इष्टिमेट तयार गर्ने ।
- स्वीकृत ड्रइङ्ग, डिजाईन र इष्टिमेट अनुसार प्राप्त हुने बजेटको आधारमा टेण्डर डकुमेन्ट तयार गर्ने ।
- टेण्डर मूल्यांकन गर्ने र सम्झौतापत्र तयार गर्ने ।
- इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल मेशिन तथा उपकरणहरूको अनुगमन, निरिक्षण गर्ने ।

- आयोजना द्वारा कार्यान्वयन भएका क्रियाकलापहरूको सुपरीवेक्षण गर्न निरन्तर रूपमा स्थलगत भ्रमण गरी मूल्यांकन गर्ने र प्रतिवेदन पेश गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।



मेकानिकल ईन्जिनियर

यस पदको पदाधिकारीले तोकिएको सि.डि.ई. को प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि सुपरिवेक्षकलाई सहयोग गर्न निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्ने ।
- आयोजनाको स्थलगत अवलोकन गरी त्यहाँ रहेका भौतिक संरचनाहरूको अवस्थाको निरिक्षण गर्ने ।
- आयोजनाको विशेषतः जलविद्युत परियोजनाको पावर हाउस, सव-स्टेसन, प्रसारण लाइन, तथा अन्य संरचनाहरूको लागि आवश्यक मेकानिकल ड्रइङ्ग, डिजाइन, ले-आउट, इष्टिमेट तयार गर्ने ।
- स्वीकृत ड्रइङ्ग, डिजाईन र इष्टिमेट अनुसार प्राप्त हुने बजेटको आधारमा टेण्डर डकुमेन्ट तयार गर्ने ।
- टेण्डर मूल्यांकन गर्ने र सम्झौतापत्र तयार गर्ने ।
- मेकानिकल तथा इलेक्ट्रोमेकानिकल मेशिन तथा उपकरणहरूको अनुगमन, निरिक्षण गर्ने ।
- आयोजना द्वारा कार्यान्वयन भएका क्रियाकलापहरूको सुपरीवेक्षण गर्न निरन्तर रूपमा स्थलगत भ्रमण गरी मूल्यांकन गर्ने र प्रतिवेदन पेश गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

जियोलेजिस्ट

यस पदको पदाधिकारीले तोकिएको पदाधिकारीको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि अन्य शाखा संगको समन्वयमा आयोजना कार्यान्वयनका लागि निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्ने ।
- आयोजनाको स्थलगत अध्ययन गरी त्यहाँको भौगर्भिक अवस्थाको जानकारी हासिल गर्ने ।
- आयोजनाको विशेषतः जलविद्युत परियोजनाको ड्याम साइट, पावर हाउस तथा अन्य संरचनाहरूको लागि भौगर्भिक रूपमा उपयुक्त रहे नरहेको विश्लेषण गर्ने ।
- आयोजना द्वारा कार्यान्वयन भएका क्रियाकलापहरूको सुपरीवेक्षण गर्न निरन्तर रूपमा स्थलगत भ्रमण गरी मूल्यांकन गर्ने र प्रतिवेदन पेश गर्ने ।



- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

वातावरण अधिकृत

यस पदको पदाधिकारीले तोकिएको पदाधिकारीको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि अन्य शाखा संगको समन्वयमा आयोजना कार्यान्वयनका लागि निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- वातावरणीय प्रभाव अध्ययन सम्बन्धी कार्य ।
- आयोजना प्रभावित क्षेत्रमा मौजूदा वातावरण सम्बन्धि अध्ययन गर्ने ।
- आयोजना निर्माण क्षेत्रमा निर्माण संचालन हुँदा हुनसक्ने वातावरण विनाश बारे आंकलन गर्ने, निर्माणको शिलसिलामा आयोजनाको रिपोर्ट अनुसार वातावरण विनाश कम गर्न सहयोग पुऱ्याउने ।
- Resettlement and Rehabilitation Plan (RRP) बनाउने क्रममा वातावरणका विभिन्न पक्षको अध्ययन अनुसन्धान गर्ने ।
- वातावरण अध्ययन संग सम्बन्धित कार्यको अध्ययन गरी राय सुझाव दिने ।
- आयोजनालाई आवश्यक वातावरणीय ऐन कानून तथा नियमहरू अध्ययन र समिक्षा गरी राय सुझाव दिने ।
- वातावरण विषयक आयोजना संग सम्बन्धित तथ्यांक, विवरण तथा प्रतिवेदन संकलन अध्ययन समिक्षा गर्ने ।
- आयोजनाका नकारात्मक वातावरणीय प्रभावहरू घटाई योजनालाई अझ उपलब्धिमूलक बनाउन सक्ने वातावरण संरक्षण तथा दिगो विकासका प्रविधिहरूको खोज अनुसन्धान तथा पहिचान गर्ने ।
- वातावरण संरक्षण संगै सामाजिक सहयोग र सहकार्य गराउन सक्ने खालका योजना र प्रविधिको अनुसन्धान, खोज तथा पहिचान गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

समाजशास्त्री

यस पदको पदाधिकारीले तोकिएको पदाधिकारीको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाईन र तत् सम्बन्धि कार्यका लागि अन्य शाखा संगको समन्वयमा आयोजना कार्यान्वयनका लागि निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- सामाजिक प्रभाव मुल्यांकन एवं अध्ययन कार्य गर्ने ।
- आयोजना प्रभावित क्षेत्रको सामाजिक तथा सांस्कृतिक मुल्य मान्यता एवं जनसांख्यिक, लैङ्गिक अवस्था सम्बन्धि अध्ययन गर्ने ।
- आयोजना निर्माण क्षेत्रमा निर्माण संचालन हुँदा त्यस क्षेत्र र वरपरको सामाजिक वातावरणमा पर्न सक्ने प्रभाव बारे आंकलन गर्ने, निर्माणको शिलसिलामा आयोजनाको रिपोर्ट अनुसार सामाजिक अवस्थामा हुने नकारात्मक प्रभाव कम गर्न सहयोग पुऱ्याउने ।



- Resettlement and Rehabilitation Plan (RRP) बनाउने क्रममा विभिन्न सामाजिक पक्षको अध्ययन अनुसन्धान गर्ने ।
- उपभोक्ता समिति र विभिन्न सामाजिक सरोकार समूहसंग समन्वय तथा छलफल गर्ने ।
- आयोजना प्रभावित स्थल तथा वरपरका क्षेत्रहरूमा भ्रमण गरी समाजिक अवस्था सम्बन्धि विभिन्न तथ्यांकहरू संकलन गर्ने गराउने, राम्रा नराम्रा भावहरूको पहिचान गर्ने गराउने तथा निराकरणका उपायहरूको निक्कौल गर्ने गराउने ।
- आफ्नो कार्यक्षेत्रसंग सम्बन्धित रही आयोजनालाई आवश्यक ऐन, कानून तथा नियमहरू अध्ययन र समिक्षा गरी राय सुझाव दिने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

सब इन्जिनियर

यस पदको पदाधिकारीले तोकिएको सि.डि.ई. तथा इन्जिनियरको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाइन र तत् सम्बन्धि कार्यका लागि सुपरिवेक्षकलाई सहयोग गर्न निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्न सहयोग गर्ने ।
- आयोजनाको स्थलगत अवलोकन गरी त्यहाँ रहेका भौतिक संरचनाहरूको अवस्थाको निरिक्षण गर्ने ।
- आयोजनाको विशेषतः जलविद्युत परियोजनाको ड्याम साइट, पावर हाउस तथा अन्य संरचनाहरूको लागि आवश्यक ड्रइङ्ग, डिजाइन अनुसार इष्टिमेट तयार गर्ने ।
- स्वीकृत ड्रइङ्ग, डिजाइन र ईष्टिमेट अनुसार प्राप्त हुने बजेटको आधारमा टेण्डर डकुमेन्ट तयार गर्ने ।
- टेण्डर मूल्यांकन गर्ने र सम्झौतापत्र तयार गर्ने ।
- आयोजना द्वारा कार्यान्वयन भएका क्रियाकलापहरूको सुपरीवेक्षण गर्न निरन्तर रूपमा स्थलगत भ्रमण गरी मूल्यांकन गर्ने र प्रतिवेदन पेश गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

सर्वेयर

यस पदको पदाधिकारीले तोकिएको सि.डि.ई. तथा इन्जिनियरको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही अध्ययन अनुसन्धान तथा सर्भेक्षण, डिजाइन र तत् सम्बन्धि कार्यका लागि सुपरिवेक्षकलाई सहयोग गर्न निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजनाको विस्तृत विवरण तथा जलविद्युत सम्बन्धी ऐन, नियम एवं निर्देशिकाहरूको जानकारी हासिल गर्ने ।
- आयोजनाको प्रतिवेदनहरू तयार गर्न सहयोग गर्ने ।



- आयोजनालाई आवश्यक पर्ने जग्गाको सर्भे, फिल्ड भेरिफिकेसन, साँध सिमाना छुट्याउने लगायतका कार्य गर्ने ।
- अधिग्रहण गर्नुपर्ने जग्गाको लगत तयार गर्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

लेखापाल

यस पदको पदाधिकारीले तोकिएको पदाधिकारीको प्रत्यक्ष सुपरिवेक्षण, निर्देशन, नियन्त्रणमा रही आयोजनाको आर्थिक प्रशासन सम्बन्धि कार्यका लागि निम्न जिम्मेवारी बहन गर्नुपर्नेछ ।

- आयोजना प्रमुखको निर्देशन, सुपरिवेक्षण र नियन्त्रणमा रहि प्रचलित ऐन नियम अनुसार आर्थिक प्रशासन संचालन गर्ने ।
- आर्थिक प्रशासनमा आई पर्ने दैनिक, साप्ताहिक, मासिक एवं आवधिक कार्यहरु संचालनको जिम्मेवारी बहन गर्ने ।
- आयोजनामा गर्नुपर्ने विभिन्न आर्थिक निर्णयका लागि आयोजना प्रमुखको निर्देशन अनुसार टिप्पणी उठाई पेश गर्ने ।
- आयोजनाको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्न सहकार्य गर्ने ।
- आर्थिक कार्यको अभिलेख दुरुस्त राख्ने ।
- आयोजनाबाट भएको आर्थिक क्रियाकलापको नियमानुसार लेखा परिक्षण गर्न सहयोग गर्ने ।
- पेशकी तथा वेरुजु फर्छ्यौटका लागि आवश्यक कार्य गर्ने ।
- आयोजनाको वार्षिक आर्थिक प्रतिवेदन बनाई सम्बन्धित निकायमा पठाउने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

नायब सुब्बा

यस पदका पदाधिकारीले तोकिएका अधिकृतको निकटतम निर्देशन, नियन्त्रण र सुपरिवेक्षणमा रहि आयोजनाको दैनिक प्रशासनिक काम कारवाही र जिन्सी सामानहरुको उपलब्धी, आम्दानी, खर्च र संरक्षण एवं सम्बर्द्धन गर्ने कार्य लगायत निम्न जिम्मेवारी बहन गर्नु पर्नेछ ।

- दैनिक प्रशासनिक कार्य संचालन गर्ने ।
- आयोजनाको कार्य संचालनको लागि आवश्यक सामानको माग संकलन गरी बजार खरिद गर्ने ।
- भण्डारमा मौज्दात रहेको खर्च हुने र नहुने सामानको संरक्षण र सम्बर्द्धन गर्ने ।
- आवश्यक र माग भएका जिन्सी सामान उपलब्ध गराउने ।
- भण्डारमा दाखिला भएका जिन्सी सामानको आम्दानी र खर्चको सेस्ता दुरुस्त राख्ने ।



- खर्च नहुने र काम नदिने सामान समय समयमा लिलाम गर्ने सम्बन्धित अधिकृत समक्ष सूची पेश गर्ने ।
- भण्डारमा रहेका सामान मर्मत सम्भारको लागि सम्बन्धित अधिकृतलाई जानकारी गराउने ।
- जिन्सी सामानको समय समयमा माथिल्लो अधिकृतबाट निरिक्षण गराई लिखितमा दिएको प्रतिवेदन अनुसार कार्य गर्ने ।
- जिन्सी सामानको परिक्षणमा सहयोग पुर्याउने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

कम्प्युटर अपरेटर

यस पदको पदाधिकारीले तोकिएको अधिकृतको प्रत्यक्ष निर्देशन, सुपरिवेक्षण तथा नियन्त्रणमा रही कम्प्युटर अपरेटरको हैसियतले प्राप्त तथ्यांकहरूलाई कम्प्युटरमा प्रविष्ट तथा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने काममा सहयोग गर्नुका साथै निम्नानुसारका थप कार्यहरू समेत गर्नुपर्नेछ ।

- आयोजनाको वेवसाइट अपडेट गर्ने ।
- इन्टरनेट तथा सो संग सम्बन्धीत उपकरणहरू सुचारु अवस्थामा राख्ने ।
- कम्प्युटरमा इन्ट्री गरिएका तथ्यांकको अभिलेख राख्ने ।
- कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, प्रोजेक्टर लगायतका उपकरणहरूको समान्य मर्मत तथा समय समयमा सर-सफाईको व्यवस्था गर्ने ।
- विभिन्न शाखाबाट कम्प्युटरमा दिइएका तथ्यांकको अभिलेख सुरक्षित राख्ने ।
- आवश्यकता अनुसार टाइप गर्ने, तिनको अभिलेख राख्ने तथा आवश्यक प्रतिलिपि झिक्ने ।
- आफू भन्दा माथिल्लो तहका कर्मचारीले लाय अहाएका काम गर्ने ।
- यस पदका लागि निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।

हलुका सवारी चालक

यस पदका पदाधिकारीहरूले तोकिएको सुपरिवेक्षकको प्रत्यक्ष निर्देशन, नियन्त्रणमा तोकिएका सवारी साधन चलाउने र सो सवारी साधनको सम्बर्द्धन गर्ने गराउने सहित निम्न जिम्मेवारी वहन गर्नुपर्नेछ ।

- कार्यालयको सवारी साधन चलाउने ।
- सवारी साधन बिग्रेमा सो को मर्मत संभार गराउने, प्रतिवेदन दिई मर्मत गर्ने गराउने ।
- सवारी साधन सरसफाई गरी सम्बर्द्धन गर्ने गराउने ।
- सवारीको निमित्त लिएको इन्धनको सवारी प्रयोग भएको लगबुक तयार गर्ने ।
- आफू भन्दा माथिल्लो कर्मचारीले लाय अहाएको काम गर्ने ।
- यस पदको लागि निर्दिष्ट गरिएका अन्य कार्यहरू गर्ने ।



कार्यालय सहयोगी/स्वीपर/पाले

कार्यालय सहयोगीले दैनिक रूपमा तोकिएको समयमा कार्यालय खोल्ने, सरसफाई तथा रेखदेख गर्ने लगायत निम्न जिम्मेवारी वहन गर्नु पर्नेछ ।

- चिठीपत्र र अन्य आवश्यक कागजात सम्बन्धित अधिकारी समक्ष लैजाने ल्याउने ।
- कार्यालयका टेबल, कुर्सी, कम्प्युटर आदि पुछ्ने तथा सफा गर्ने ।
- कार्यालयका जिन्सी सामानहरूको रेखदेख गर्ने ।
- कर्मचारीलाई पानी चिया तथा अन्य अतिथी सत्कार सम्बन्धी कार्य गर्ने ।
- आफू भन्दा माथिल्लो कर्मचारीले लाय अहाएको काम गर्ने ।
- तोकिए अनुसारका अन्य कार्य गर्ने ।

स्वीपरले आयोजनाका कार्यालय कक्ष सफा गरि, शौचालयको दैनिक सरसफाई गर्ने, किटनाशक औषधी छर्कने तथा शौचालयका लागि आवश्यक सामान माग गरी सरसफाईको निम्न जिम्मेवारी वहन गर्नुपर्नेछ ।

- कार्यालय कम्पाउण्ड तथा कार्यालयकक्ष सफा सुगधर राख्ने ।
- दुर्गन्ध आउने स्थानमा फिनेल पानी छर्कने ।
- आफू भन्दा माथिल्लो कर्मचारीले लाय अहाएको काम गर्ने ।
- यस पदको लागि निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।

पाले (सुरक्षा गार्ड)ले आयोजनाका कार्यालय क्षेत्र तथा यस संग सम्बन्धित सम्पूर्ण पूर्वाधारको सुरक्षा गर्ने कार्यका साथै निम्न जिम्मेवारी वहन गर्नुपर्नेछ ।

- आयोजनालाई आइपरेको समयमा आवश्यकता अनुसार अन्य कार्यमा समेत सहयोग गर्ने ।
- आफू भन्दा माथिल्लो कर्मचारीले लाय अहाएको काम गर्ने ।
- यस पदलाई निर्दिष्ट गरिएका अन्य कार्य गर्ने ।


४. निकायबाट प्रदान गरिने सेवा

- प्राविधिक सेवा टेवा (आयोजना प्रभावित क्षेत्र भित्र)
- तथ्याङ्किय विवरण
- सञ्चार तथा प्रकाशन सामग्री वितरण
- कार्यविवरणमा उल्लेख अन्य कार्यहरू

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी



नौमुरे बहुउद्देश्यीय आयोजनाको संगठन संरचना





नौमुरे बहुउद्देशीय आयोजना अन्तर्गतका शाखाहरु

क्र.सं.	शाखा	पद	जिम्मेवार अधिकारी
१	योजना तथा अनुगमन शाखा	सि.डि.ई.	कृष्ण प्रसाद गौतम
		इन्जिनियर	
२	कार्यान्वयन शाखा	सि.ई.डि.	विनय पराजुली
		सिभिल इन्जिनियर	
		इलेक्ट्रीकल इन्जिनियर	
		मेकानिकल इन्जिनियर	
		सव-इन्जिनियर	
		सर्वेयर	
३	सामाजिक, वातावरण तथा भौगर्भिक शाखा	वातावरण अधिकृत	विजय शर्मा
		समाजशास्त्री	
		इन्जिनियर	
		जियोलोजिस्ट	
४	प्रशासन शाखा	नायव सुब्बा	विनय पराजुली
		कम्प्युटर अपरेटर	
		हलुका सवारी चालक	
		कार्यालय	
		सहयोगी/स्वीपर/पाले	
५	अर्थिक प्रशासन शाखा	लेखापाल	नविन भण्डारी

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

यस आयोजनाबाट प्रदान गरिने सेवा निःशुल्क वा नियमानुसार लाग्ने दस्तुर लिई प्रदान गरिने छ र सो को लागि सेवाको प्रकृति अनुसार तुरुन्तै वा नियमानुसारको अवधी लाग्नेछ । यस सम्बन्धि विस्तृत विवरण नागरिक बडापत्रमा उल्लेख गरिएको छ ।

नागरिक बडापत्र (Citizen Charter)

क्र.सं.	प्रदान गरिने सेवा तथा सुविधाहरुको विवरण	पेश गर्नुपर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरु	सेवा प्राप्त गर्न लाग्ने समय तथा अवधि	लाग्ने दस्तुर तथा शुल्क	शाखा	जिम्मेवार कर्मचारी	गुनासो सुन्ने अधिकारी	कैफियत
१	प्रशासनिक जानकारी एवं सेवा प्रवाह	निवेदन	तुरुन्त	निशुल्क	प्रशासन	शाखा प्रमुख	आयोजना प्रमुख	
२	उजुरीको कारवाही	आधिकारीक पत्र/ निवेदन	दरखास्त दिएको दिन वा तोकिएको समय भित्र	निःशुल्क	प्रशासन शाखा	सम्बन्धित अधिकृत	आयोजना प्रमुख	

क्र.सं.	प्रदान गरिने सेवा तथा सुविधाहरूको विवरण	पेशा गर्नुपर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरू	सेवा प्राप्त गर्न लाग्ने समय तथा अवधि	लाग्ने दस्तुर तथा शुल्क	शाखा	जिम्मेवार कर्मचारी	गुनासो सुन्ने अधिकारी	कैफियत
३	सेवा र कार्यको भुक्तानी	निवेदन, बिल, भरपाई लगायतका सक्कल कागजातहरू	नियमानुसार	निःशुल्क	अर्थिक प्रशासन शाखा	शाखा प्रमुख	आयोजना प्रमुख	
४	धरौटी रकम फिर्ता दिने	निवेदन, करचुक्ता, भ्याट समायोजन पत्र	नियमानुसार	निःशुल्क	अर्थिक प्रशासन शाखा	शाखा प्रमुख	आयोजना प्रमुख	
५	विड वोण्ड फिर्ता	लिखित निवेदन	नियमानुसार	निःशुल्क	अर्थिक प्रशासन शाखा	शाखा प्रमुख	आयोजना प्रमुख	
६	म्याद थप	उचित कारण सहितको लिखित निवेदन	नियमानुसार	निःशुल्क	योजना/ कार्यान्वयन शाखा	शाखा प्रमुख	आयोजना प्रमुख	
७	अयोजना सम्बन्धि तथ्याङ्क	आयोजनाको निर्धारित फर्मेट	दरखास्त दिएको ३ दिन भित्र	निःशुल्क	योजना तथा अनुगम	शाखा प्रमुख	आयोजना प्रमुख	

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

यस आयोजनाबाट निर्णय गर्दा “सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५” लाई परिपालन गर्ने गरिएको छ। अधिकार प्रत्यायोजन भएका विषयहरूमा शाखा प्रमुखहरूबाट तत्काल निर्णय हुने व्यवस्था मिलाईएको छ भने आयोजना प्रमुखबाट हुनु पर्ने निर्णयहरूको हकमा टिप्पणी प्रकृत्या अबलम्बन गरिने छ । यसका अलावा आयोजनाको आन्तरिक कार्यहरू सम्पादनका लागि मासिक बैठकहरूमा समेत निर्णय गर्ने व्यवस्था मिलाईएको छ भने कतिपय विषयवस्तुलाई छिटो छरितो रूपमा सम्पादन गर्नुपर्ने अवस्थामा सेवाग्राहीको निवेदनमा नै तोकआदेश गरी निर्णय प्रकृत्यालाई द्रुत तथा कार्यान्वयनलाई छरितो बनाउने व्यवस्था मिलाईएको छ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

प्रचलित कानून बमोजिम तोकिएको विषयमा सोही बमोजिम नै हुने छ भने अन्यको हकमा यस आयोजनाबाट गरिएका निर्णय उपर उजुरी गर्नु परेमा निर्णय गर्ने अधिकारी भन्दा एक श्रेणी माथीका अधिकारी समक्ष उजुरी गर्नु पर्ने छ । सेवाग्राहीले प्रत्यक्ष रूपमा निवेदन मार्फत वा कार्यालयमा व्यवस्था गरिएको उजुरी पेटिकामा आफ्नो गुनासो वा उजुरी दिन सक्ने छन् । प्राप्त उजुरीहरूलाई नियमित रूपमा संकलन तथा विश्लेषण गरी व्यवस्थापन गर्न गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ ।

९. सम्पादन गरेको कामको विवरण

- नौमुरे जलाशय रहने क्षेत्रको परिधि छुट्याउने कार्य सम्पन्न भएको (१. झीमूक नदि तर्फ र २. माडी नदि तर्फ) ।
- लामाताल क्षेत्रको जग्गा अधिग्रहणको लागि प्रारम्भिक प्रतिवेदन पेश भएको ।
- नौमुरे मुख्य बाँध, जलाशय रहने क्षेत्र तथा अन्य हाइड्रोपावर संरचनाहरू रहने क्षेत्रको जग्गा लगत तयार गर्ने कार्यको Inception Report स्वीकृत भई लगत तयारीको कार्य भइरहेको ।
- दर्भान झिलिवाड सडक खण्डमा प्रस्तावित तिन वटा पूलको सर्भे, डिटेल इन्जिनियरिङ डिजाईन तथा DPR तयारीको कार्यको अध्ययन प्रतिवेदनको ड्रफ्ट तयार भएको ।



➤ पहुँचमार्ग निर्माण/स्तरान्ती सम्बन्धि कार्य भइरहेको ।

➤ लामाताल क्षेत्रमा नदी नियन्त्रण सम्बन्धी निर्माण कार्य भइरहेको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद र फोन नं.

क) कार्यालय प्रमुख

नाम : वीरबहादुर बोहरा

पद: आयोजना प्रमुख

फोन नं.: ९८५७०८१४०८

ख) सूचना अधिकारी

नाम : कृष्ण प्रसाद गौतम

पद: इन्जिनियर

फोन नं.: ९८५७०८१४०९

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

(१) ऐनहरू

विद्युत ऐन, २०४९

जलस्रोत ऐन, २०५०

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६

सार्वजनिक खरिद ऐन, २०६३

जग्गा प्राप्ति ऐन, २०३४

निजामति सेवा ऐन, २०४९

सूचनाको हक सम्बन्धी ऐन, २०६४

वातावरण संरक्षण ऐन, २०७६

स्थानिय सरकार संचालन ऐन, २०७४

सुशासन ऐन, २०६४

श्रम ऐन, २०७४

भ्रष्टाचार निवारण ऐन, २०५९

लेखापरिक्षण ऐन, २०७५

(२) नीतिहरू

जलविद्युत विकास नीति, २०५८

जलस्रोत रणनीति, २०५८

National Water Plan

जलस्रोत नीति, २०७७

(३) नियमावलीहरू

विद्युत नियमावली, २०५०



- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
सार्वजनिक खरिद नियमावली, २०६४
भ्रमण खर्च नियमावली, २०६४
निजामित सेवा नियमावली, २०५०
सूचनाको हक सम्बन्धी नियमावली, २०६५
वातावरण संरक्षण नियमावली, २०७७
सुशासन नियमावली, २०६५
श्रम नियमावली २०७५

(४) निर्देशिकाहरू

जलविद्युत तथा प्रसारण आयोजनाहरूको प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धी कार्यविधि, २०७३

Guideline for Study of Hydropower Project.

Design Guidelines for Headwork's of Hydropower Project.

Design Guidelines for Water Conveyance System of Hydropower Project.

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

खर्च विवरण (आ.व. २०८०/८१ तेस्रो त्रैमासिक)

क्र.स.	विवरण	खर्च रकम (रु हजारमा)	कैफियत
१	चालु तर्फ	२३८६.३६५	
२	पूजिगत तर्फ	८७३२.३०५	
	कुल जम्मा	११११८.६७०	

१३. बेरुजू फल्ट्यौट प्रगति विवरण

बेरुजू नरहेको ।

१४. प्रगती कम हुनुका कारणहरू तथा कार्यक्रम कार्यन्वयनको क्रममा देखा परेका समस्याहरू

- दरबन्दी अनुसार पदपूर्ति नहुनु ।
- स्रोत साधनको अभाव ।

१५. तोकिए बमोजिमका अन्य विवरण

१६. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण

अघिल्लो आर्थिक वर्षमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्य विद्युत विकास विभागबाट जलविद्युत आयोजना अध्ययन अन्तरगत संचालन भएकोमा मुख्य मुख्य कार्यहरूको विवरण निम्नानुसार रहेको छ ।

- लामाताल क्षेत्रको जग्गा अधिग्रहण लगत तयारी ।



- जलाधार क्षेत्र संरक्षण सम्बन्धि कार्यहरूको डिजाईन गर्ने तथा स्टण्डर्ड डकुमेन्ट तयार पार्ने (माडी, झीमूक तथा लामाताल क्षेत्र) ।
- सितखोलामा प्रस्वावित पूलको डिजाईन कार्य ।

१७. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण
<https://nmp.gov.np>

१८. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता र ऋण, अनुदान एवम् प्रावधिक सहयोग वा सम्झौता सम्बन्धी विवरण नरहेको

१९. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन

तेस्रो त्रैमासिक प्रगति विवरण / नौमुरे बहुउद्देश्यीय आयोजना (३०८०११०८)



१ आ. नं. २०८०/८१
 २ बजेट उपपार्श्विक नं. : ३०८०११०८
 ३ मन्त्रालय/ विभाग/संस्था विद्युत विकास विभाग, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नौमुरे बहुउद्देश्यीय आयोजना
 ४ कार्यक्रम / आयोजनाको नाम नौमुरे बहुउद्देश्यीय आयोजना
 ५ आयोजना/ कार्यालय प्रमुखको नाम वीरबहादुर श्रेष्ठ
 ६ यस अवधिको बजेट (रु): १९४.०७

क) आन्तरिक : १) नेपाल सरकार १९४.०७
 २) स्थानीय निकाय / संस्था : -
 ३) जनसहभागिता : -
 ख) वैदेशिक अनुदान ऋण १) नेपाल सरकार १९४.०७
 २) स्थानीय निकाय / संस्था : -
 ३) जनसहभागिता : -
 ४) कुल लागतमध्ये सुरुदेखि यस अवधिसम्मको कुल खर्च रकम र प्रतिशत १९४.०७ १००%
 ५) आयोजनाको सुरुदेखि यस अवधिसम्मको भौतिक प्रगति प्रतिशत १९४.०७ १००%
 ६) आयोजनाको कुल अवधिमध्ये बित्तैको समय प्रतिशतमा १९४.०७ १००%

क्र.स.	कार्यक्रम / कार्यक्रम	खर्च शीर्षक	इकाई	वार्षिक लक्ष्य			तेस्रो त्रैमासिक लक्ष्य			तेस्रो त्रैमासिक प्रगति			प्रतिवेदन अवधिसम्म यस आ.नं.को प्रगति			सुचकमा आधारित प्रमुख प्रतिफल	कैफियत
				परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट		
अ) पूर्वीगत खर्च अन्तर्गतका कार्यक्रमहरू																	
१	गैर आवासीय भवन निर्माण/खरिद	३११२२	संख्या	१.००	७.७८	५०.००	०.५०	३.११	२०.००	-	-	-	-	-	-	-	-
२	सवारी साधन	३११२१	वटा	०.००	०.००	०.००	०.००	०.००	०.००	-	-	-	-	-	-	-	-
३	मेशिनरी तथा औजार	३११२२	वटा	१५.००	२.६५	१७.००	०.००	०.००	०.००	६	१.१४	८.१०	१३	२.२१	९.३६		
४	फर्निचर तथा फिक्चर्स	३११२३	पटक/संख्या	१.००	१.०९	७.००	०.००	०.००	०.००	०.२१	०.२३	१.०७	१	१.०९	७.००		
५	पूर्वीगत परामर्श	३११२५	वटा	४.००	९.०२	५८.००	०.८०	२.३३	१५.००	३	३.३६	८	३	५.५६	७.८९		
६	सडक तथा पूल निर्माण	३११५१	संख्या	४.००	३५.००	२२५.००	२.२०	१०.५८	६८.००	३	१६.५७	३४	३	१७.९६	३३.९६		
७	तटबन्ध तथा बाँध निर्माण	३११५४	संख्या	१.००	३.११	२०.००	०.४०	१.५६	१०.००	१	१.८७	-	१	१.९०	-		
८	अन्य सार्वजनिक निर्माण	३११५९	पटक	३.००	७.७८	५०.००	०.४०	१.१७	७.५०	३	१.८४	३६	३	६.३८	३६.३१		
९	जग्गा प्राप्ति खर्च	३११९१	संख्या	१.००	१५.५५	१००.००	०.००	७.७८	५०.००	-	-	-	-	-	-	-	-
क) पूर्वीगत खर्च कार्यक्रमको जम्मा:				३०	८१.९८	५२७	४.३०	२६.५३	१७०.५	१६.२१	२४.९९	८७.३२	२२.	३४.७४	९४.५२		

आयोजना प्रमुख

Handwritten signature

क्र.सं.	कार्यक्रम / कार्यक्रम	खर्च शीर्षक	इकाई	वार्षिक लक्ष्य			तैमसिक लक्ष्य			तैमसिक प्रगति			प्रतिबेदन अवधिम्म यस आ.व.को प्रगति			सुकमा आधारित प्रमुख प्रतिफल	कैफियत
				परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट		
आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरु																	
१	पारिश्रमिक कर्मचारी	२११११	जना	०	७.९३	५१.००	०.००	१.५५	११.५१	४	१.४५	५.०६	-	३.७५	२१.२५		
२	पोशाक	२११२१	जना	७	०.१६	१.००	१.७०	०.००	०.००	४	०.०६	०.४०	४	०.०६	०.४०		
३	महंगी भत्ता	२११३२	जना	७	०.३१	२.००	०.००	०.००	०.००	४	०.०४	०.२४	४	०.०५	०.५४		
४	अन्य भत्ता	२११३९	जना	४	०.१६	१.००	०.००	०.००	०.००	-	-	-	०	०.०१	०.०४		
५	पदाधिकारी बैठक भत्ता	२११४१	पटक/संख्या	२०	०.३१	२.००	०.००	०.००	०.००	१	०.०३	०.१७	१४	०.१७	१.११		
६	योगदानमा आधारित निवृत्तिभरण तथा उपदान कोष खर्च	२१२१२	जना	१	०.१६	१.००	०.००	०.०२	०.१५	१.००	०.०२	०.१०	१	०.०४	०.२४		
७	योगदानमा आधारित बीमा कोष खर्च	२१२१३		७	०.१६	१.००	०.००	०.००	०.००	४.००	०.०१	०.०६	४	०.०२	०.१४		
८	पानी तथा बिजुली	२२१११	पटक	३	०.१५	१.००	३.००	०.०३	०.१५	०	०.०१	०.०५	१	०.०१	०.३५		
९	संचार महसुल	२२११२	महिना/वटा	१२	०.१५	१.००	१.००	०.०२	०.१५	१.२५	०.०७	०.४९	३	०.१०	०.६३		
१०	इन्धन (कार्यालय प्रयोजन)	२२२१२	लीटर	२९१६	०.७७	५.००	२.००	०.२०	१.३०	५३०	०.२३	१.४९	१,९७५	०.४२	२.७३		
११	सवारी साधन मर्मत खर्च	२२२१३	पटक/संख्या	२.	०.४७	३.००	०.५०	०.१०	०.६३	०.५४	०.१५	१.३३	१	०.३३	२.२५		
१२	बीमा तथा नवीकरण खर्च	२२२१४	वटा	१०	०.१६	१.००	०.००	०.००	०.००	-	-	-	१	०.०२	०.१५		
१३	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	२२२२१	पटक/संख्या	१०	०.१६	१.००	२.००	०.०२	०.१२	-	-	-	-	-	-		
१४	इन्धन -अन्य प्रयोजन	२२३१४	संख्या	२५	०.१६	१.००	०.००	०.०२	०.१५	९.००	०.०६	०.१५	१५	०.१०	०.३०		
१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	२२३१५	पटक/संख्या	१२	०.४६	३.००	२.००	०.०५	०.३२	३.००	०.०२	०.१३	५	०.१५	०.१९		
१६	अन्य कार्यालय संचालन खर्च	२२३१९	संख्या	१	०.७५	५.००	०.००	०.१९	१.२५	०.४९	०.४९	३.१२	१	०.७३	४.७१		
१७	करार सेवा शुल्क	२२४१३	जना	१२	३.२७	२१.००	१.००	०.७५	५.०१	५.००	०.७५	४.५०	१२	१.६९	९.५३		
१८	कर्मचारी तालिम खर्च	२२५११	पटक/संख्या	५	०.१६	१.००	०.००	०.००	०.००	३	०.०५	०.३४	३	०.०५	०.३४		



प्र.सं. नेपाल सरकार
शिक्षण, विज्ञान तथा प्रविधिक विकास विभाग
काठमाडौं

Handwritten signature

आवेदन प्रमुख

क्र.सं.	कार्यक्रम / कार्यक्रम	खर्च शीर्षक	इकाई	वार्षिक लक्ष्य			तेस्रो त्रैमासिक लक्ष्य			तेस्रो त्रैमासिक प्रगति			प्रतिवेदन अवधि सम्म यस आ.न.को प्रगति			सुचकमा आधारित प्रमुख प्रतिफल	कैफियत		
				परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट				
१९	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२२५१२		५५	०.३१	२.००	०.००	०.००	०.००	-	-	-	-	-	-				
२०	भ्रमण खर्च	२२६१२	पटक/संख्या	१४	०.६३	४.००	२.००	०.१६	१.००	१.२५	०.२०	०.५५	३.४०	०.५५	३.४०				
२१	विविध खर्च	२२७११	जना	१००	०.३२	२.००	१.००	०.००	०.००	०.१२	०.०३	०.२९	०.२९	०.०५	०.२९				
२२	घर भाडा	२२१४२	संख्या	३	०.९३	६.००	०.००	०.२३	१.५०	१.८४	०.२८	१.८४	४.०२	०.७४	४.०२				
ख) चालु खर्च कार्यक्रमको जम्मा:				३३,०५.६	१८.०७	११६	३१.२५	३.६७	२३.५७	२३.९६	२०७१.०६	९.१२	५२.९६	२०७१.०६	९.१२	५२.९६			
कुल जम्मा खर्च (क+ख):				३३,३५.६	१००.०५	६४३	३५.५५	३०.२०	१९४.०७	२८.३५	१११.१९	२०९३.०६	४३.८७	१४७.४८	२०९३.०६	४३.८७	१४७.४८		

भौतिक प्रगति: ९५.८५%

वित्तीय प्रगति: ५७.२९%

तेस्रो त्रैमासिकको

प्रतिवेदन अवधिसम्मको यस आ.न.को जम्मा

वित्तीय प्रगति: २२.९४%

भौतिक प्रगति: ४३.८४%

(Signature)
 २०७१.१९



(Signature)



२०. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयवधि नरहेको ।

२१. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय

यस अवधिमा सूचना माग सम्बन्धी लिखित निवेदन प्राप्त नभएको तर व्यक्तिगत रूपमा सूचना अधिकारीलाई भेट्न आउने र फोन मार्फत सम्पर्क गर्नेलाई सूचना एवं जानकारी दिने गरिएको ।

२२. सञ्चारका सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण

आयोजनाको website तथा आवश्यकता अनुसार राष्ट्रिय दैनिक पत्र-पत्रिकाहरूमा प्रकाशन गर्ने गरिएको ।